



मिति: २०७८।०९।२७

वि.ई./वि.आर्क. तहमा रिक्त स्थानमा भर्नाका लागि पुनः आवेदन सम्बन्धि सूचना ।

शैक्षिक वर्ष २०७७।७८ मा यस क्याम्पसको B.E./BArch. तहमा केही कार्यक्रमहरूमा निम्न बमोजिम स्थान रिक्त रहन गएकोले ती स्थानहरूमा भर्ना हुन चाहने आवेदकहरूको लागि पुनः आवेदन फाराम भरी बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

- पुनः आवेदनका लागि २०७८ वैशाख २८ गते बिहान ११:०० बजेदेखि २०७८ वैशाख २९ गते अपरान्ह ३:०० बजेसम्म Online Application Form भर्ने व्यवस्था गरिएकाले Online Form भर्न सकिनेछ । यो फारम यस क्याम्पसको Website www.pcampus.edu.np मा उपलब्ध हुनेछ । फारम भरेपछि फारम भरेको प्रमाण स्वरूप Confirmation Page प्रिन्ट गरी साथै राख्नु पर्नेछ ।
- फाराम भर्दा प्रति विषय रू ३०० का दरले लाग्नेछ । कुनै पनि विषयको नियमित (Regular) र पूर्णशुल्किय (Full Fee) दुवै कार्यक्रममा भर्ना हुन आवेदन दिएमा सोलाई दुइ विषय मानिनेछ ।
- आवेदकले आफुले राखे प्राथमिकता अनुसारको शुल्क सिद्धार्थ बैंक लिमिटेड पाटन ढोका शाखामा रहेको यस क्याम्पसको खाता नं. ००९१५०१९२०३ मा कुनै पनि विधिबाट जम्मा गरि प्राप्त भौचर/Payment Confirmation लाई Scan गरि admission@pcampus.edu.np मा email पठाउनु पर्नेछ ।
- इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा लिइएको प्रवेश परीक्षा २०७७ मा सम्मिलित भई उत्तीर्ण भएकाहरू मध्येबाट निम्न बमोजिम आवेदकहरूले पुनः आवेदन दिन सक्नेछन् :
 - क) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भर्न छुट भएकाहरू ।
 - ख) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भरी नाम प्रकाशित नभएकाहरू ।
 - ग) कुनै पनि सूचिमा नाम प्रकाशित भइ भर्ना हुन छुट भएकाहरू ।
 - घ) कुनै पनि आङ्गिक क्याम्पसका कुनै पनि कार्यक्रममा भर्ना नभएकाहरू ।
- **हाल रिक्त सिट संख्या**

सि. नं.	कार्यक्रम	रिक्त सिट संख्या
१.	Computer Engineering Regular	१
२.	Civil Engineering Regular	१
३.	Chemical Engineering Full Fee	२

- कुनै कार्यक्रमको नियमित तर्फको रिक्त रहेको स्थानमा भर्ना सूची प्रकाशन गर्दा सोही कार्यक्रममा पूर्णशुल्किय तर्फ भर्ना भइसकेका विद्यार्थीको योग्यताक्रम भन्दा कम मात्र योग्यताक्रम भएका आवेदकहरूको आवेदन परेको खण्डमा भर्ना भइसकेका पूर्णशुल्किय तर्फका विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गर्ने गरी पूर्णशुल्किय कार्यक्रमका लागि भर्ना सूची प्रकाशन गरिनेछ र भर्ना सूची अनुसारका आवेदक पूर्णशुल्किय कार्यक्रममा भर्ना भइसकेको खण्डमा मात्र



त्रिभुवन विश्वविद्यालय
TRIBHUVAN UNIVERSITY
इन्जिनियरिङ्ग अध्ययन संस्थान
INSTITUTE OF ENGINEERING
पुल्चोक क्याम्पस
PULCHOWK CAMPUS

5-521260
5-521611
5-522104
5-522809

पुल्चोक, ललितपुर
Pulchowk, Lalitpur

यस अघि भर्ना भइसकेको विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गरिनेछ । अतः आवेदन फाराममा प्राथमिकताक्रम राख्दा पुर्णशुल्किय कार्यक्रममा पनि राख्न सूचित गरिन्छ ।

- उपरोक्त आवेदकहरुले दिएको आवेदनको आधारमा प्रवेश परीक्षाको योग्यताक्रमानुसार दसौं सूची तथा वैकल्पिक सूची प्रकाशन गरिनेछ ।
- पुन आवेदन का लागि भर्ना कार्यक्रम निम्नाअनुसार हुनेछ ।

भर्ना कार्यक्रम	मिति र समय
१) भर्नाका लागि पुनः आवेदन फाराम (Online Application Form) भर्ने	२०७८ वैशाख २८ गते विहान ११:०० बजेदेखि २०७८ वैशाख २९ गते अपरान्ह ३:०० बजेसम्म ।
२) दसौं तथा वैकल्पिक सूची प्रकाशन	२०७८ वैशाख ३० गते विहान १०:०० बजे ।
३) दसौं तथा वैकल्पिक सूची उपर दावि विरोध	२०७८ वैशाख ३० गते विहान ११:०० बजेदेखि अपरान्ह २:०० बजेसम्म
४) संशोधित दसौं तथा वैकल्पिक सूची प्रकाशन	२०७८ वैशाख ३० गते बेलुका ६:०० बजे ।
५) दसौं सूचीको भर्ना	२०७८ वैशाख ३१ गते विहान ११:०० देखि अपरान्ह ३:०० बजेसम्म ।
६) वैकल्पिक सूचीको भर्ना	२०७८ जेठ २ गते विहान १०:०० बजेदेखि मध्यान्त १२:०० बजेसम्म ।

अध्यक्ष
भर्ना समिति २०७७
पुल्चोक क्याम्पस